

Know Your Customer (KYC) Form Individual Account

Recent Photo (P.P. Size)

Date (मि	ते) D D	M	M	Y	Y	Y Y	Br	ancl	1(शार	खा)										٦						
Accoun	t No.(खाता न) [T																	٦'						
	holder's Nai	me																								
	नाम (देवनागरीमा)	Ĺ											_			_		_		_					_	
	sh (In Block	` -						<u> </u>	Щ																	
Date of	Birth(जन्म मि	भेति)	D	D N	I M	I Y	Y	Y	Y																	
Gender	•	□ N	Aale ((पुरुष)		□ F	emale	(महिल	т)		Oth	er (S	Spe	ecify) (अ	न्य,	उल्ल	नेख ग	र्नुहो	स्)						
Marital (बैबाहिक अव		\square S	ingle	(अविव	गहित)	\square M	Iarried	(विवा	हित)		Oth	er (S	Spe	ecify) (अ	न्य,	उल्ल	नेख ग	र्नुहो	स्)						
Address						P	erma	nen	t A	ddı	ress	(स्थ	ायी	ठेगा	ना)		Cı	urr	ent	A	ddr	ess	८ (हा	लको	ठेग	ाना)
Province	(प्रदेश)					:										. 1.										
District (f	जेल्ला)					i										. :.										
Municipa	lity/Rural Mur	nicip	ality	(न.पा. ⁄	⁄गा.पा.) :										Ξ.										
Ward No.	(वडा न.)					i										. :.										
Street/Tol	e (सडक/टोल)					:										. :.										
House No	o. (घर न.)					i										Ξ.										
Tel No. (टे. न.)					:										. :.										
Mobile N	o. (मो न)					:										Ξ.										
Email (इमे	ल)					:										Ξ.										
Identifi	cation Deta	ils (परिचर	ा विवर	ण) :	Cit	izensh	ip No).(नाग	ारिक	न्ता न	ī.)														
Date of Is	suance (जारी गि	मेति)	D I	M	M	Y	YY	Y	Issui	ng l	Dist	ict (जार्र	री गर्ने	जिल	ला)										
Other I	D Card De	tails	ु (अन्य	य परिच	ाय पत्र	विवरप	ग) :	Тур	e (कि	सिम	т)															
Card No.	(परिचयपत्र नं.)								Iss	suir	ıg A	utho	rit	y (ज	ारी ग	ार्ने '	निका	य)								
Date of Is	suance (जारी गि	भेति)	D I	M	M	Y	YY	Y			E	xpir	уI	Date	(आ	न्तग	न मिति	i)	D	D	M	M	Y	Y	7	Y Y
Nationa	llity (राष्ट्रियता): [□Ne	epali (नेपाली	r) 🗆	Indian	(भारत	ीय)		Otl	ner (Sp	ecif	y) (a	अन्य	, उल	लेख	गर्नुह	ोस्).						
Religion	า (धर्म)ः	[Hi	ndu (हिन्दु)		Muslir	n (मुरि	लम)		Bu	ddhi	st	(बौद्ध) [Othe	r (Sp	eci	fy)	(अन्य	I, ૨	उल्लेर	व गर्नु	होस्)
PAN No.	, (स्थायी लेखा न):																								
Details	of Family N	Men	ıber	s (पारि	रेवारिव	र्ग विवर	ण)						ı													
S.N. (ऋ.स.)ः				р (ना त								N	\a	me	, Su	ırı	ıan	1e (गम,	थर)					
1	Spouse / पति	वा पल	नी																							
2	Father / बाबु																									
3	Mother / आमा	ſ																								
4	Grand Father	/ हजु	रबुवा																							
5	Grand Mothe	r / ह	जुरआग	п																						
6	Son / छोरा																									
7	Daughter / छो	ारी																								
8	Daughter-in-l	law /	बुहारी																							
9	Father-in-law	₇ / सर्	पुरा (वि	वेवाहित	महिल	ाको हव	म्मा)																			
Purpose (खाताको प्रयो	of Account जन)ः	Sav (बच	ing त)		nvest लगानी		□ P	ayrol गरिश्रगि	 भेक)		Oth (अन्र	er (S प्र, उल	Spe न्लेर	ecify ख गर्) [होस्])										
Source of (आम्दानीको र		Sav (बच	ring त)		alary तलब)			usine यवसार			Oth (अन्य	er (S य, उल	Spe न्लेर	ecify ख गर्) ∫होस्)										

Occupatio		Housewife गृहणी) 🗆 Business (व्यवसाय)	(अन्य, उल्लेख गर्नुह	अस)
	ion (कारोबार)	N T 1 // ' '	1	
	Details / (विवरण) d Monthly Transaction	Number / (संख्या)		Amount / (रकम)
Anticipate (अनुमानित म	त Monthly Transaction गासिक कारोबार)			
Anticipate	d Annual Transactions			
	गर्षिक कारोबार) f Profession/Business (पेशा/व्यवसार	को विकास)		
S.N.				Estimated Annual Salary/Incom
(ऋ स)	Organization's Name (संस्थाको नाम)	Address (ठेगाना)	Designation (पद)	(अनुमानित वार्षिक आम्दानी)
1				
2				
3				
	iention nearest prominent landmark like ाकको चौक/स्कुल जस्ता कुनै खास स्थान/ बस्तुः)	N
<mark>)o you h</mark>	ave Beneficial Owner ? (के तपाइक	हिताधिकारी हनहन्छ ?)	□Voc (¬	
If Yes, Pi	rovide the details (यदि छ भने विवरण		∏Yes (छ)	☐ No (छेन)
			1 es (8)	□ No (छन) Contact No. (सम्पर्क नं.)
	rovide the details (यदि छ भने विवरण	खुलाउनुहोस् ।)		_ ,
S.N.(क.सं.) 1 2 Declarat we/hereby o	rovide the details (यदि छ भने विवरण र Name (नाम) ion (स्वघोषणा) declare that all transactions in the account sha	खुलाउनुहोस् ।) Relation (नाता) all remain legitimate and the a	account shall not be used	Contact No. (सम्पर्क नं.)
S.N.(क्र सं.) 1 2 Declarat we/hereby cand financin objections if भैले/ हामीले स्वयोग गरिएको छ we/hereby informations	rovide the details (यदि छ भने विवरण र Name (नाम) ion (स्वघोषणा)	खुलाउनुहोस् ।) Relation (नाता) all remain legitimate and the above suspects that the account authorities. द्वेकरण वा आतंकबादी ऋियाकलापके । त्यसको सूचना सम्बन्धित निकायमा	account shall not be used being used to process ो प्रयोजनको लागि खाता प्रयोग दिएमा भेरो / हाम्रो मन्जुरी छ । he informations have n	Contact No. (सम्पर्क नं.) If or the purpose of money launderi. illegal proceeds, I/We shall have . गर्ने छैन / छैनौ । गैरकानूनी कारोबारमा ख) ot been specifically mentioned, su
S.N.(क्र.सं.) 1 2 Declarat we/hereby of mod financin nbjections if मेले/ हामील स् योग गरिएको छ we/hereby mformations	rovide the details (यदि छ भने विवरण ह Name (नाम) ion (स्वघोषणा) declare that all transactions in the account sha g of terrorism. If the bank comes to know of the Bank reports the account to the concerned बातामा कानून सम्मत कारोबार मात्र गर्ने छु/ छौ। मुद्रा शुद्धि इ भन्ने बैंकको जानकारीमा आएमा वा बैंकलाई त्यस्तो लागेम declare that all the information provided ar grare not available or not applicable to me/us. लब्ध गराएका विवरणहरू ठिक र साँचो हुन्। माथि कतिपय	खुलाउनुहोस् ।) Relation (नाता) all remain legitimate and the above suspects that the account authorities. द्वेकरण वा आतंकबादी ऋियाकलापके । त्यसको सूचना सम्बन्धित निकायमा	account shall not be used being used to process में प्रयोजनको लागि खाता प्रयोग दिएमा भेरो/ हाम्रो मन्जुरी छ । he informations have n	Contact No. (सम्पर्क नं.) If for the purpose of money launderi illegal proceeds, I/We shall have गर्ने छैन /छैनौ । गैरकानूनी कारोबारमा ख) ot been specifically mentioned, su ात नरहेका विवरणहरु हुन्।) Left (बायाँ)
S.N.(क्र.सं.) 1 2 Declarat we/hereby of mod financin nbjections if मेले/ हामील स् योग गरिएको छ we/hereby mformations	rovide the details (यदि छ भने विवरण ह Name (नाम) ion (स्वघोषणा) declare that all transactions in the account sharing of terrorism. If the bank comes to know of the Bank reports the account to the concerned द्वातामा कानून सम्मत कारोबार मात्र गर्ने छु/ छौ । मुद्रा शुद्धि अने बैंकको जानकारीमा आएमा वा बैंकलाई त्यस्तो लागेम declare that all the information provided are are not available or not applicable to me/us. लब्ध गराएका विवरणहरू ठिक र साँचो हुन्। माथि कतिपय	खुलाउनुहोस् ।) Relation (नाता) all remain legitimate and the above suspects that the account authorities. द्वेकरण वा आतंकबादी क्रियाकलापके । त्यसको सूचना सम्बन्धित निकायमा अप कार्यक वा अतंकबादी क्रियाकलापके । त्यसको सूचना सम्बन्धित निकायमा अप कार्यक नगरिएका विवरणहरू म/हार	account shall not be used being used to process i प्रयोजनको लागि खाता प्रयोग दिएमा भेरो / हाम्रो मन्जुरी छ । he informations have n मी संग नभएका अथवा सम्बन्धि	Contact No. (सम्पर्क नं.) If for the purpose of money launderi illegal proceeds, I/We shall have मर्ने छैन / छैनो । गैरकानूनी कारोबारमा ख) ot been specifically mentioned, sund नरहेका विवरणहरू हुन्।) Left (बायाँ)
S.N.(क्र.सं.) 1 2 Declarat we/hereby of financin bjections if मैले / हामीले स्थाप गरिएको घ we/hereby of formations म / हामीले उप	rovide the details (यदि छ भने विवरण र Name (नाम) ion (स्वघोषणा) declare that all transactions in the account shall go of terrorism. If the bank comes to know of the Bank reports the account to the concerned खातामा कानून सम्मत कारोबार मात्र गर्ने छु/ छौ। मुद्रा शुद्धि भन्ने बैंकको जानकारीमा आएमा वा बैंकलाई त्यस्तो लागेम declare that all the information provided are are not available or not applicable to me/us. लब्ध गराएका विवरणहरू ठिक र साँचो हुन्। माथि कतिपय	खुलाउनुहोस् ।) Relation (नाता) all remain legitimate and the above suspects that the account authorities. द्वेकरण वा आतंकबादी ऋियाकलापको त्यसको सूचना सम्बन्धित निकायमा अलेख नगरिएका विवरणहरू म/हार्थ	account shall not be used being used to process में प्रयोजनको लागि खाता प्रयोग दिएमा मेरो/ हाम्रो मन्जुरी छ । he informations have n मी संग नभएका अथवा सम्बन्धि Right (दायाँ) Right (दायाँ) Finger Impress st KYC Update)	Contact No. (सम्पर्क नं.) If for the purpose of money launderi illegal proceeds, I/We shall have मर्ने छैन / छैनो । गैरकानूनी कारोबारमा ख) ot been specifically mentioned, sund नरहेका विवरणहरू हुन्।) Left (बायाँ)
S.N.(क्र.सं.) 1 2 Declarat we/hereby of nd financin bjections if मैले/ हामीले स् योग गरिएको छ we/hereby nformations म/ हामीले उप	rovide the details (यदि छ भने विवरण ह Name (नाम) ion (स्वघोषणा) declare that all transactions in the account shall go of terrorism. If the bank comes to know of the Bank reports the account to the concerned बातामा कानून सम्मत कारोबार मात्र गर्ने छु/ छी। मुद्रा शुद्धि व भन्ने बैंकको जानकारीमा आएमा वा बैंकलाई त्यस्तो लागेम declare that all the information provided are are not available or not applicable to me/us. लब्ध गराएका विवरणहरू ठिक र साँचो हुन्। माथि कतिपय A/c Holder's Signature (खातावालाको दस्तखत) For Bank's Ustreening	खुलाउनुहोस् ।) Relation (नाता) all remain legitimate and the above suspects that the account authorities. द्विकरण वा आतंकबादी क्रियाकलापके । त्यसको सूचना सम्बन्धित निकायमा । स्व true and correct. Where the उल्लेख नगरिएका विवरणहरू म/हार्थ	account shall not be used being used to process in प्रयोजनको लागि खाता प्रयोग दिएमा भेरो / हाम्रो मन्जुरी छ । he informations have n मी संग नभएका अथवा सम्बन्धि Right (दायाँ) Right (दायाँ) Finger Impress st KYC Update)	Contact No. (सम्पर्क नं.) If for the purpose of money launders illegal proceeds, I/We shall have मर्ने छैन / छैनो । गैरकानूनी कारोबारमा ख) ot been specifically mentioned, sund नरहेका विवरणहरू हुन्।) Left (बायाँ)
S.N.(क्र.सं.) 1 2 Declarat we/hereby of the period financin in t	name (नाम) ion (स्वघोषणा) declare that all transactions in the account sharps of terrorism. If the bank comes to know of the Bank reports the account to the concerned खातामा कानून सम्मत कारोबार मात्र गर्ने छु/ छौ। मुद्रा शुद्धि अने बैंकको जानकारीमा आएमा वा बैंकलाई त्यस्तो लागेम declare that all the information provided are are not available or not applicable to me/us. लब्ध गराएका विवरणहरू ठिक र साँचो हुन्। माथि कतिपय A/c Holder's Signature (खातावालाको दस्तखत) For Bank's Ustreening ide	खुलाउनुहोस् ।) Relation (नाता) all remain legitimate and the above suspects that the account authorities. द्वेकरण वा आतंकबादी ऋियाकलापको त्यसको सूचना सम्बन्धित निकायमा अलेख नगरिएका विवरणहरू म/हार्थ	account shall not be used being used to process in प्रयोजनको लागि खाता प्रयोग दिएमा मेरो / हाम्रो मन्जुरी छ । he informations have n मी संग नभएका अथवा सम्बन्धि Right (दायाँ) Finger Impress st KYC Update)	Contact No. (सम्पर्क नं.) If for the purpose of money launders illegal proceeds, I/We shall have मर्ने छैन / छैनो । गैरकानूनी कारोबारमा ख) ot been specifically mentioned, sund नरहेका विवरणहरू हुन्।) Left (बायाँ)
S.N.(क्र.सं.) 1 2 Declarat we/hereby of not financin bjections if मैले/ हामीले स् योग गरिएको छ we/hereby nformations म/ हामीले उप Name Sc Risk Gra Reason/s	name (नाम) ion (स्वघोषणा) declare that all transactions in the account shad g of terrorism. If the bank comes to know of the Bank reports the account to the concerned बातामा कानून सम्मत कारोबार मात्र गर्ने छु/ छो। मुद्रा शुद्धि भन्ने बँकको जानकारीमा आएमा वा बँकलाई त्यस्तो लागेम declare that all the information provided are are not available or not applicable to me/us. लब्ध गराएका विवरणहरू ठिक र साँचो हुन्। माथि कतिपय A/c Holder's Signature (खातावालाको दस्तखत) For Bank's Ustreening ide for Risk Grade:	खुलाउनुहोस् ।) Relation (नाता) all remain legitimate and the above suspects that the account authorities. द्वेकरण वा आतंकबादी क्रियाकलापको त्यसको सूचना सम्बन्धित निकायमा कर true and correct. Where the उल्लेख नगरिएका विवरणहरू म/हार्थ	account shall not be used being used to process in प्रयोजनको लागि खाता प्रयोग दिएमा भेरो / हाम्रो मन्जुरी छ । he informations have n मी संग नभएका अथवा सम्बन्धि Right (दायाँ) Right (दायाँ) Finger Impress st KYC Update)	Contact No. (सम्पर्क नं.) If for the purpose of money launder, illegal proceeds, I/We shall have मर्ने छैन / छैनो । गैरकानूनी कारोबारमा ख) ot been specifically mentioned, sund नरहेका विवरणहरू हुन्।) Left (बायाँ)
S.N.(क्र.सं.) 1 2 Declarat we/hereby of the standard financin bjections if मैले/ हामीले स्थाग गरिएको छ we/hereby of the standard financin finan	name (नाम) ion (स्वघोषणा) declare that all transactions in the account shad g of terrorism. If the bank comes to know of the Bank reports the account to the concerned बातामा कानून सम्मत कारोबार मात्र गर्ने छु/ छो। मुद्रा शुद्धि भन्ने बँकको जानकारीमा आएमा वा बँकलाई त्यस्तो लागेम declare that all the information provided are are not available or not applicable to me/us. लब्ध गराएका विवरणहरू ठिक र साँचो हुन्। माथि कतिपय A/c Holder's Signature (खातावालाको दस्तखत) For Bank's Ustreening de for Risk Grade: □ PEP □ VIP	खुलाउनुहोस् ।) Relation (नाता) all remain legitimate and the above suspects that the account authorities. द्वेकरण वा आतंकबादी क्रियाकलापको । त्यसको सूचना सम्बन्धित निकायमा कर true and correct. Where the उल्लेख नगरिएका विवरणहरू म/हार्थ	account shall not be used being used to process । प्रयोजनको लागि खाता प्रयोग दिएमा मेरो/ हाम्रो मन्जुरी छ। he informations have n मी संग नभएका अथवा सम्बन्धि होने । Right (दायाँ) Finger Impress st KYC Update) होने	Contact No. (सम्पर्क नं.) If for the purpose of money launder, illegal proceeds, I/We shall have पर्ने छैन / छैनौ । गैरकानूनी कारोबारमा छ) ot been specifically mentioned, su ात नरहेका विवरणहरु हुन्।) Left (बायाँ) ion (औठा छाप)
S.N.(क्र.सं.) 1 2 Declarat we/hereby of the stand financin objections if मैले/ हामीले स्थाप गरिएको छ we/hereby of the we/hereby of the stand o	rovide the details (यदि छ भने विवरण ह Name (नाम) ion (स्वघोषणा) declare that all transactions in the account shall go of terrorism. If the bank comes to know of the Bank reports the account to the concerned खातामा कानून सम्मत कारोबार मात्र गर्ने छु/ छौ। मुद्रा शुद्धि अभने बैंकको जानकारीमा आएमा वा बैंकलाई त्यस्तो लागेम declare that all the information provided are are not available or not applicable to me/us. लब्ध गराएका विवरणहरू ठिक र साँचो हुन्। माथि कतिपय A/c Holder's Signature (खातावालाको दस्तखत) For Bank's Usereening de pep	खुलाउनुहोस् ।) Relation (नाता) all remain legitimate and the above suspects that the account authorities. द्वेकरण वा आतंकबादी क्रियाकलापको । त्यसको सूचना सम्बन्धित निकायमा कर true and correct. Where the उल्लेख नगरिएका विवरणहरू म/हार्थ	account shall not be used being used to process in प्रयोजनको लागि खाता प्रयोग दिएमा मेरो/ हाम्रो मन्जुरी छ। ine informations have n मी संग नभएका अथवा सम्बन्धि Right (दायाँ) Finger Impress st KYC Update) अन)	Contact No. (सम्पर्क नं.) If or the purpose of money launder, illegal proceeds, I/We shall have to मर्ने छैन / छैनौ । गैरकानूनी कारोबारमा छ) ot been specifically mentioned, sund नरहेका विवरणहरू हुन्।) Left (बायाँ) ion (औठा छाप)
S.N.(ऋ.सं.) 1 2 Declarat we/hereby of the standard financin bjections if मैले / हामीले स्थाग गरिएको छ we/hereby nformations म / हामीले उप Name Sc Risk Gra Reason/s f,	rovide the details (यदि छ भने विवरण ह Name (नाम) ion (स्वघोषणा) declare that all transactions in the account shad g of terrorism. If the bank comes to know of the Bank reports the account to the concerned बातामा कानून सम्मत कारोबार मात्र गर्ने छु/ छौ। मुद्रा शुद्धि व भन्ने बैंकको जानकारीमा आएमा वा बैंकलाई त्यस्तो लागेम declare that all the information provided ar are not available or not applicable to me/us. लब्ध गराएका विवरणहरू ठिक र साँचो हुन्। माथि कतिपय A/c Holder's Signature (खातावालाको दस्तखत) For Bank's Usereening de for Risk Grade: PEP VIP ustomer's details inputted comp Authorized person	खुलाउनुहोस् ।) Relation (नाता) all remain legitimate and the above suspects that the account authorities. द्वेकरण वा आतंकबादी क्रियाकलापको । त्यसको सूचना सम्बन्धित निकायमा कर true and correct. Where the उल्लेख नगरिएका विवरणहरू म/हार्थ	account shall not be used being used to process । प्रयोजनको लागि खाता प्रयोग दिएमा मेरो/ हाम्रो मन्जुरी छ। के informations have n मी संग नभएका अथवा सम्बन्धि हों। Right (दायाँ) Finger Impress st KYC Update) उन) Im □ Low in CBS? □ You Authorized pe	Contact No. (सम्पर्क नं.) If or the purpose of money launder, illegal proceeds, I/We shall have to मर्ने छैन / छैनौ । गैरकानूनी कारोबारमा छ) ot been specifically mentioned, sund नरहेका विवरणहरू हुन्।) Left (बायाँ) ion (औठा छाप)
S.N.(ऋ.सं.) 1 2 Declarat we/hereby of the condition o	rovide the details (यदि छ भने विवरण ह Name (नाम) ion (स्वघोषणा) declare that all transactions in the account shall go of terrorism. If the bank comes to know of the Bank reports the account to the concerned खातामा कानून सम्मत कारोबार मात्र गर्ने छु/ छौ। मुद्रा शुद्धि अभने बैंकको जानकारीमा आएमा वा बैंकलाई त्यस्तो लागेम declare that all the information provided are are not available or not applicable to me/us. लब्ध गराएका विवरणहरू ठिक र साँचो हुन्। माथि कतिपय A/c Holder's Signature (खातावालाको दस्तखत) For Bank's Usereening de pep	खुलाउनुहोस् ।) Relation (नाता) all remain legitimate and the above suspects that the account authorities. द्वेकरण वा आतंकबादी क्रियाकलापको । त्यसको सूचना सम्बन्धित निकायमा कर true and correct. Where the उल्लेख नगरिएका विवरणहरू म/हार्थ	account shall not be used being used to process in प्रयोजनको लागि खाता प्रयोग दिएमा मेरो/ हाम्रो मन्जुरी छ। ine informations have n मी संग नभएका अथवा सम्बन्धि Right (दायाँ) Finger Impress st KYC Update) अन)	Contact No. (सम्पर्क नं.) If or the purpose of money launder illegal proceeds, I/We shall have in मर्ने छैन / छैनौ । गैरकानूनी कारोबारमा रहें) ot been specifically mentioned, so in नरहेका विवरणहरू हुन्।) Left (बायाँ) ion (औठा छाप)